

desUniversal Declaration of Human Rights (UDHR), 1948
(Kusunda Language)

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८

खस(नेपाली) भाषामा	कुसुन्डा भाषामा
<p>प्रस्तावना :</p> <p>विश्वका मानव परिवारका सबै सदस्यहरुको अन्तरनिहित प्रतिष्ठा, समानता र अहरणीय अधिकारहरुको सम्मानका लागि स्वतन्त्रता, न्याय र शान्ति आधार भएकोले,</p> <p>मानव अधिकारहरुको अवहेलना र उपेक्षाको परिणाम स्वरुप मानवजातिको विवेकलाई नै आघात पुग्ने जस्ता बर्बरतापूर्ण कामहरु भएकाले र मानवजातिलाई निर्भिक भई आफ्नो आस्था र वाक स्वतन्त्रताको उपभोग गर्न पाउने सर्वसाधारण जनताको उच्चतम आकांक्ष भएकोले,</p> <p>अत्याचार र दमनको विरुद्ध अन्तिम उपायको रुपमा विद्रोह गर्न मानिसलाई बाध्य नगराउन कानूनको शासनद्वारा मानव अधिकारको संरक्षण गर्न अत्यावश्यक भएकोले,</p> <p>राष्ट्रहरुका बीच मैत्रीपूर्ण सम्वन्ध अभिवृद्धि गर्न आवश्यक भएकोले,</p> <p>संयुक्त राष्ट्रसंघका जनताहरुले वडापत्रमा मानवका मौलिक अधिकारहरु र मानवको प्रतिष्ठा तथा पुरुष र महिला विच समान अधिकारहरु अभिव्यक्त गरी वृहत स्वतन्त्रताका साथै सामाजिक</p>	<p>प्रस्तावना :</p> <p>विश्व ग्या गिमी स्वट्टै नूए प्रतिष्ठा, जिबेजी कफेरा अधिकार लागि स्वतन्त्रता, न्याय कफेए शान्ति चिउ ।</p> <p>नु कोन्डोअगन, ग्याओ बोहले अनेटा कोलम काम चिउ ।</p> <p>स्वाट्टै नु गिम्जी आस्था कफेरा वाक स्वतन्त्रता उपभोग अगन अगन्जी ।</p> <p>स्वट्टै नु कानुने शासनद्वारा नु अधिकार संरक्षण अडी । देश देश मुएअटी ।</p> <p>संयुक्त राष्ट्रसंघ वडापत्र डा नु अधिकार कफेरा</p>

अध्यक्ष
श्रीमान वहाडु कुसुन्डा

नेपाल कुसुन्डा विकास
समाज केन्द्रिय समिति
दास सम्पर्क ९८४/८६३०५७

अध्यक्ष

२०७२/१८/२६




<p>प्रगति र जीवनस्तर प्रवर्द्धन गर्न दृढ संकल्प गरेकोले,</p> <p>सदस्य राष्ट्रहरुले संयुक्त राष्ट्रसंघसँगको सहयोगमा मानव अधिकारहरु र मौलिक स्वतन्त्रता प्राप्त गरी विश्वव्यापी सम्मान, पालना र प्रवर्द्धन गर्न प्रतिज्ञा गरेकोले, र यि अधिकार र स्वतन्त्रता पुर्ण प्राप्तीका लागि समान समझदारी हुनु महत्वपुर्ण भएकोले,</p> <p>महासभाले सबै जनताहरु र सबै राष्ट्रहरुले हासिल गर्ने एक साभ्ना मापदण्डको रूपमा यस मानव अधिकारको विश्वव्यापी घोषणापत्र घोषणा गर्दछ र यस उद्देश्यका लागि प्रत्येक व्यक्ति र समाजका प्रत्येक अंगले यस घोषणापत्रलाई निरन्तर ध्यानमा राखी शिक्षण र शिक्षाको माध्यमबाट यी अधिकार र स्वतन्त्रताहरु प्रति सम्मान प्रवर्द्धन गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा, सदस्य राष्ट्रका जनताहरु बीच, उनीहरुको क्षेत्र र क्षेत्राधिकार अर्न्तगत ति अधिकारहरुको सम्मान र पालना गर्न प्रयत्न रहने विश्वास लिएको छ ।</p>	<p>प्रतिष्ठा, ग्या गिमी जिवेजी अधिकार हाकडन ।</p> <p>टा मानव अधिकार विश्वव्यापी घोषणापत्र स्वट्टै नु अडी ।</p> <p>स्वट्टै ठवाअगा टा घोषणापत्र स्वट्टै डा हाकअगो ।</p>
--	---

घोषणापत्रका धाराहरु :


खस(नेपाली) भाषामा	कूसुण्डा भाषामा
<p>धारा १ : सबै व्यक्तिहरु प्रतिष्ठा र अधिकारको आधारमा जन्मजात स्वतन्त्र र समान हुन्छन् । उनीहरु बुद्धि र विवेक लिएर आएका हुन्छन् र एक अर्काप्रति भातृत्वको व्यवहार गरिनुपर्छ ।</p>	<p>धारा १</p> <p>टिक सवट्टै नु प्रतिष्ठा कफेरा अधिकार ककेजे जिवेजी अगन्जी । गिना ग्याओ चिय कफेरा मागभया नाड्टे अडी ।</p>

अध्यक्ष
 धारा १
 नेपाल कूसुण्डा विकास
 समिति
 दास- सम्पर्क ९८५/८६३०५७
 अध्यक्ष
 २०७२/१८/२६



<p>धारा ७ : सबै व्यक्तिहरु बिना भेदभाव कानुको दृष्टिमा समान हुनेछन् र कानुनका आधारमा सबैलाई समान व्यवहार गरिनेछ । सबै व्यक्तिहरुलाई यस घोषणापत्रको उल्लंघन, वा अन्य कुनैपनि प्रकारको भेदभाव वा कुनै किसिमको भेदभावका लागि उत्तेजीत गर्नेबिरुद्ध कानुनको समान संरक्षण पाउने अधिकार हुनेछ ।</p>	<p>धारा ७ स्वट्टै नु कानुने जिबेजी अन्जी । टा कानुने स्वट्टै डा अधिकार जिबेजी अन्जी कफेरा गिना गोपन उक्कवा डा सजायअगन ।</p>
<p>धारा ८ : प्रत्येक व्यक्तिलाई संविधान वा कानुद्वारा प्रदत्त मौलिक अधिकारहरुको उल्लंघन गर्ने कार्यहरु विरुद्ध सक्षम न्यायलयबाट प्रभावकारी उपचार पाउने अधिकार हुनेछ ।</p>	<p>धारा ८ नटी नटी कानुन उक्कवा डा न्यायलये वे अधिकार अगन ।</p>
<p>धारा ९ : कसैलाई पनि स्वेच्छाचारी ढंगले गिरफ्तार गरिने, नजरबन्दमा राखिने वा देश निकाला गरिने छैन ।</p>	<p>धारा ९ नटी डा सिअन्डा अन्यु । देश बाड्जा टम्बा अटु ।</p>
<p>धारा १० : प्रत्येक व्यक्तिलाई निजउपर लगाइएको फौजदारी अभियोग वा निजको अधिकार र दायित्वको निरुपण गर्दा स्वतन्त्र र सक्षम न्यायलयमा समान ढंगले निष्पक्ष र सार्वजनिक सुनुवाई गर्न पाउने अधिकार हुनेछ ।</p>	<p>धारा १० नटी डा फौजदारी अभियोग अगो टा न्यायालये जिबेजी अधिकार उगुन ।</p>
<p>धारा ११ :</p> <p>१) दण्डनीय कसूरको अभियोग लागेको प्रत्येक व्यक्तिलाई सार्वजनिक सुनुवाईमा आफ्नो प्रतिरक्षाको निम्ती आवश्यक प्रमाणहरु पेश गर्न र कानुनबमोजीम दोषि प्रमाणित नभएसम्म निर्दोश हुने अधिकार हुनेछ ।</p> <p>२) कुनै व्यक्तिलाई कार्य गर्दाको वखत राष्ट्रिय वा</p>	<p>धारा ११</p> <p>१) दण्डनीय अभियोग अगन नु गिना हाक धैय्याअगन कफेरा निर्दोष उगुन ।</p> <p>२)नटी डा नु काम अगन्डा गल्ती येगुडा राष्ट्रिय/अन्तराष्ट्रिय कानुन सजाय थेगु ।</p>

अध्यक्ष
 धारा ११ अन्तर्गत
 नेपाल कृषि विकास
 समिति
 दास सम्पर्क ९८५/८६३०५७
 अध्यक्ष
 २०७२/११/२६



अन्तराष्ट्रिय कानुनले दण्डनिय कसुर नठहरेको कार्यलाई त्यस्ता कार्य गर्ने कुनैपनि व्यक्तिलाई दण्डनिय कसुरको दोषि प्रमाणित गरी सजाय गरिनेछैन र सो दण्डनिय कसुर गर्दाका बखत लागु गरिएको सजायभन्दा बढी सजाय पनि गरिने छैन ।	
धारा १२ कुनैपनि व्यक्तिको गोपनीयता, परिवार, घर वा पत्र व्यवहार स्वेच्छाचारी वा गैरकानुनी हस्तक्षेप गरिने छैन । र निजको प्रतिष्ठा तथा ख्यातीमा पनि गैरकानुनी आक्रमण गरिने छैन । प्रत्येक व्यक्तिलाई त्यस्तो हस्तक्षेप वा आक्रमण विरुद्ध कानुनद्वारा संरक्षण पाउने अधिकार हुनेछ ।	धारा १२ नटी डा नु वोहा मुएन्जी, हाक टम्बा अगन्जी । गिना गैरकानुने दोष अट्टु । गिना डा कानुने अधिकार येगन ।
धारा १३ १) प्रत्येक व्यक्तिलाई आफ्नो देशको सिमानाभित्र आवतजावत गर्ने तथा बसोवास गर्न पाउने स्वतन्त्रताको अधिकार हुनेछ । २) प्रत्येक व्यक्तिलाई आफ्नो देश वा अन्य कुनैपनि देश छोड्न पाउने र आफ्नो देश फर्कन पाउने अधिकार हुनेछ ।	धारा १३ १) स्वट्टै नु गिम्जी देश विविजी, हाङ्जी अधिकार अन्जी । २) स्वट्टै नु अजी देश डागन्जी, अजी देश टैसा उताङ्जी अधिकार अन्जी ।
धारा १४ १) प्रत्येक व्यक्तिलाई अत्याचार र उत्पीडनबाट बच्न कुनैपनि देशमा आश्रय लिन पाउने अधिकार हुनेछ । २) गैर-राजनीतिक अपराधहरु व संयुक्त राष्ट्रसंघका उद्देश्य र सिद्धान्तहरु विरुद्धका कार्यहरुबाट वास्तविकरूपमा उत्पन्न मुद्दाहरुमा भने यो अधिकारको उपभोग गर्न सकिने छैन ।	धारा १४ १) स्वट्टै नु टैसा वोहलेअनेटा अजी देश गया अधिकार अन्जी । २) गैर राजनीतिक अपराधडगन कफेरा संयुक्त राष्ट्र संघ मुद्धा टा अधिकार अन्यु ।
धारा १५ :	धारा १५

अध्यक्ष
श्रीत वहाड्ड कुमुदसा

नेपाल कुमुद विकास
समाज केन्द्रिय समिति
दास सम्पर्क ९८५/८६३०५७

अध्यक्ष

२०७२/१८/२६



<p>१) प्रत्ययेक व्यक्तिलाई राष्ट्रियताको अधिकार हुनेछ ।</p> <p>२) कुनैपनि व्यक्तिलाई स्वेच्छाचारी ढंगले निजको राष्ट्रियताबाट बञ्चित गरिनेछैन, भने कुनैपनि व्यक्तिलाई राष्ट्रियता परिवर्तन गर्न पाउने अधिकारबाट पनि बञ्चित गरिने छैन ।</p>	<p>१) स्वाट्टै नु राष्ट्रिय अधिकार अन्जी ।</p> <p>२) नटिनु गिया राष्ट्रियता अन्यु कफेरा नटी नुबा काईटा राष्ट्रियता अगन्जी अन्जी ।</p>
<p>धारा १६ :</p> <p>१) उमेर पुगेका पुरुष तथा महिलालाई जाति, राष्ट्रियता वा धर्मको वन्देज विना विवाह गरी परिवार बसाउने अधिकार हुनेछ । उनीहरुलाई विवाह गर्दाका बखत, वैवाहिक सम्बन्ध रहँदाका बखत र विवाह विच्छेदका बखत समान अधिकारहरु प्राप्त हुनेछ ।</p> <p>२) वर र वधु दुवैको स्वतन्त्र तगा पुर्ण मञ्जुरीमा मात्र विवाह सम्पन्न गरिनेछ ।</p> <p>३. परिवार समाजको प्राकृतिक तथा आधारभुत इकाई हो । यसकारण परिवारले समाज तथा राष्ट्रबाट संरक्षण पाउने अधिकार राख्दछ ।</p>	<p>धारा १६</p> <p>१) माक्चे ओसन्टी गिम्जी उमेर नबअन्डा अधिकार अन्जी ।</p> <p>२) नबइ माक्चे ओसन्टी राजीखुसी अन्जी ।</p> <p>३) बोही नु देशना सुरक्षा अधिकार अन्जी ।</p>
<p>धारा १७ :</p> <p>१) प्रत्ययेक व्यक्तिलाई आफ्नो व्यक्तिगतका साथै अन्य व्यक्तिहरूसँगको संलग्नतामा सम्पत्ति राख्ने अधिकार हुनेछ ।</p> <p>२) कुनैपनि व्यक्तिलाई स्वेच्छाचारी ढंगले निजको सम्पत्तिबाट बञ्चित गरिनेछैन ।</p>	<p>धारा १७,</p> <p>१) स्वाट्टै नु गिम्जी सम्पत्ति गोक्टुन कफेरा मुएअन्जी सम्पत्ति गोक्टुन अधिकार अन्जी ।</p> <p>२) गिन्जी सम्पत्ति अजी यकोन्डै ह्योक्का ।</p>
<p>धारा १८ : प्रत्ययेक व्यक्तिलाई आफ्नो विचार राख्ने, विवेक प्रयोग गर्ने तथा धर्मको स्वतन्त्रताको अधिकार हुनेछ । यस अन्तर्गत उसले आफुले रोजेको धर्म वा आस्था परिवर्तन गर्ने स्वतन्त्रता, व्यक्तिगत रुपमा वा अरुसँग मिलेर, सार्वजनिक वा</p>	<p>धारा १८</p> <p>स्वाट्टै नु धर्मअगन, पूजाअगन अधिकार अन्जी । गिम्जी चिरमाअगन धर्म अन्जी । गिम्जी मुएअटे पूजाअगन । गिम्जी धर्म लम्बागन ।</p>

अध्यक्ष

धारा १८ अन्तर्गत

नेपाल कुपुण्ड विकास

समाज केन्द्रिय समिति

दास-सम्पर्क

९८५/८६३०५७

अध्यक्ष

२०७२/१८/२६



<p>निजिरुपमा पुजाआजा गर्ने स्वतन्त्रताको साथै, आफ्नो धर्म मान्ने, आफ्नो धर्म सिकाउने, आस्था प्रकट गर्ने, पुजाआजा गर्न पाउने स्वतन्त्रताहरु आदि पर्दछन् ।</p>	
<p>धारा १९ : प्रत्येक व्यक्तिलाई विचार र अभिव्यक्ति स्वतन्त्रताको अधिकार हुनेछ । यस अधिकार अन्तर्गत विना हस्तक्षेप आफ्ना विचारहरु राख्नपाउने स्वतन्त्रता, सिमानाको बन्देज विना कुनैपनि माध्यममार्फत् सूचना र विचारहरु प्राप्त गर्ने, खोज्ने तथा प्रसार गर्ने स्वतन्त्रता समेत पर्दछन् ।</p>	<p>धारा १९</p> <p>स्वाट्टै नु धर्मअगन, गेमट गा गेपनअगन अधिकार अन्जी । गिम्जी सूचना ओलाअगन कफेरा गेपन अन्डा वा अनिन ।</p>
<p>धारा २० :</p> <p>१) प्रत्येक व्यक्तिलाई शान्तिपूर्वक सभा गर्ने र संगठन खोल्ने स्वतन्त्रताको अधिकार हुनेछ ।</p> <p>२) कुनैपनि व्यक्तिलाई कुनैपनि संगठनमा संलग्न हुन बाध्य गराउन सकिनेछैन ।</p>	<p>धारा २०</p> <p>१) स्वाट्टै नु काईठा मुएटा हाड्जी अधिकार अन्जी ।</p> <p>२) नटी नु मुए अन्डा अन्यु ।</p>
<p>धारा २१ :</p> <p>१) प्रत्येक व्यक्तिलाई प्रत्यक्ष वा स्वतन्त्र रूपले छानिएका प्रतिनिधिहरुमार्फत् आफ्नो देशको सरकारमा भाग लिन पाउने अधिकार हुनेछ ।</p> <p>२) प्रत्येक व्यक्तिलाई आफ्नो देशको सार्वजनिक सेवामा समान पहुँच पाउने अधिकार हुनेछ ।</p> <p>३) सरकारको शासन गर्ने आधार जनताको इच्छा हुनेछ । यस्तो इच्छा आवाधिक र निष्पक्ष मतदानद्वारा अभिव्यक्त गरिनेछ र त्यस्तो निर्वाचन गोप्य मतदान वा अन्य त्यस्तै प्रकारको स्वतन्त्र मतदान प्रणालीद्वारा गरिनेछ ।</p>	<p>धारा २१</p> <p>१) स्वाट्टै नु ओड्ने मुड चिरमाअगन अधिकार अन्जी ।</p> <p>२) स्वाट्टै नु देश गै जिबेजी सेवाअगन अधिकार अन्जी ।</p> <p>३) देशगै शासन अगन गिम्जी ओलाअगन ।</p>
<p>धारा २२</p>	<p>धारा २२</p>

अध्यक्ष
 धारा २२ को २५०५११

नेपाल कुषुमा विकास
 समिति केन्द्रिय समिति
 दास सम्पर्क ९८५१८३०५७

अध्यक्ष



२०७२/११/२६

<p>धारा २५ :</p> <p>१) प्रत्येक व्यक्तिलाई उसको र उसको परिवारको स्वास्थ्य र कल्याणको लागि खाद्यान्न, कपडा, आवास तथा औषधोपचारको सुविधाहरु र आवश्यकता अनुसारको सामाजिक सेवाहरु सहित स्तरयुक्त जीवनयापन गने अधिकार हुनेछ । साथै बेरोजगारी, विरामी, असमर्थता, विधवा, बुढेसकाल वा निजको काबुबाहिर अन्य परिस्थितीमा साधन र स्रोतको अभावमा जिविकोपार्जनमा समस्या भएमा सुरक्षाको अधिकार हुनेछ ।</p> <p>२) आमा र शिशुहरुलाई विशेष हेरचाह र सहायता प्राप्त गर्ने अधिकार हुनेछ । वैवाहिक सम्बन्ध भई वा नभई जन्मेका सबै बालबालिकाहरुलाई समान सामाजिक संरक्षण उपभोग गर्ने अधिकार हुनेछ ।</p>	<p>धारा २५</p> <p>१) स्वाट्टै नु गिम्जी, गिम्जी, परिवार गमन्जी हाङ्गी टुलअगन, ओक्टोअगन अधिकार अन्जी । नटी नु जगुइ चिटा, ढैयाजगल, कामडा ह्योक्का सुरक्षा अधिकार अन्जी ।</p> <p>(२) माइ हुङ्कै विशेष हेरचाहअगन अधिकार अन्जी । स्वाट्टै हुङ्कै टाक्सी जिवेजी सामाजिक संरक्षणअगन अधिकार अन्जी ।</p>
<p>धारा २६ :</p> <p>१) प्रत्येक व्यक्तिलाई शिक्षाको अधिकार हुनेछ । कम्तीमा पनि प्रारम्भिक र आधारभूत शिक्षा निःशुल्क हुनेछ । प्रारम्भिक शिक्षा अनिवार्य हुनेछ । प्राविधिक र व्यवसायिक शिक्षा सबैलाई सुलभ हुनेछ र उच्च शिक्षा योग्यताको आधारमा सबैलाई समान रूपले उपलब्ध हुनेछ ।</p> <p>२) शिक्षा, मानवीय व्यक्तित्वको पुर्ण विकास र मानवअधिकार तथा मौलिक स्वतन्त्रताको सम्मानलाई सुदृढ गर्नेतर्फ निर्देशित हुनेछ । शिक्षाले सबै राष्ट्र, जाति र धार्मिक समुहहरुबीच समझदारी, सहष्णुता र मित्रताको प्रवर्द्धन गर्ने र संयुक्त राष्ट्रसंघको शान्ति कायम गर्ने प्रयत्नहरुलाई अघि बढाउने सहयोग गर्नेछ ।</p>	<p>धारा-२६</p> <p>(१) स्वाट्टै नु हाकअगन अधिकार अन्जी । पिन्डा हाकअगन येङ्गु येगु । स्वाट्टै नु सम्बा हाक जिवेजी उपलब्ध अन्जी ।</p> <p>(२) हाक देश, धर्म, जाति टा गेम्ची अगन्जी ।</p> <p>(३) ग्या गिमी हाकअन्डा टम्बाअगन अधिकार अन्जी ।</p>

अध्यक्ष
धारा २६/३५/०५१

नेपाल कुपुण्ड विकास
समाज केन्द्रिय समिति
दास-सम्पर्क ९८५/८६३०५७

अध्यक्ष



२०७२/१८/२६

<p>३) आफ्नो सन्ततीलाई दिइने शिक्षा रोज्ने प्राथमिक अधिकार आमाबुवालाई हुनेछ ।</p>	
<p>धारा २७ :</p> <p>१) प्रत्येक व्यक्तिलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा स्वतन्त्रपूर्वक सहभागि हुने, उपयोग गर्ने र वैज्ञानिक प्रगति तथा यसको उपयोगको फाइदाहरु उपभोग गर्ने अधिकार हुनेछ ।</p> <p>२) प्रत्येक व्यक्तिलाई उसले रचना वा श्रृजना गरेको कुनै वैज्ञानिक, साहित्यिक वा कलात्मक कृतिबाट प्राप्त भएको नैतिक र भौतिक लाभहरुको संरक्षण गर्ने अधिकार हुनेछ ।</p>	<p>धारा-२७</p> <p>(१) स्वट्टै नु साँस्कृतिक लैमाअगन्जी, माडलाड अगन्जी, मुएअगन्जी अधिकार अन्जी ।</p> <p>(२) स्वट्टै नु गिम्जी वेयन कामअगन नैतिक, भौतिक गिजी संरक्षण अधिकार अन्जी ।</p>
<p>धारा २८ :</p> <p>प्रत्येक व्यक्तिलाई यस घोषणापत्रमा उल्लेख गरिएका अधिकार र स्वतन्त्रताहरु पुर्णरूपले प्राप्त गर्न सकिने सामाजिक र अन्तराष्ट्रिय व्यवस्थाको अधिकार हुनेछ ।</p>	<p>धारा-२८</p> <p>स्वट्टै नु टा घोषणापत्र हाकडन सामाजिक कपेरा अन्तराष्ट्रिय व्यवस्थाये अधिकार अन्जी ।</p>
<p>धारा २९ :</p> <p>१) प्रत्येक व्यक्तिलाई आफ्नो समाजप्रति दायित्व हुनेछ । त्यस्तो समाजमा बसेर मात्र व्यक्तिको स्वतन्त्रता र पुर्ण व्यक्तित्व विकासको सम्भावना हुन्छ ।</p> <p>२) आफ्नो अधिकार र स्वतन्त्रताको उपभोग गर्दा प्रत्येक व्यक्तिले अरुको अधिकार र स्वतन्त्रताको आदर गर्नुपर्दछ र प्रजातान्त्रिक समाजको नैतिकता, सार्वजनिक व्यवस्था र सर्वसाधारणको कल्याणको लागि चाहिने उचित आवश्यकताहरु हासिल गर्दा कानुनद्वारा निर्धारित सिमाभित्र रहनुपर्नेछ ।</p>	<p>धारा-२९</p> <p>(१) स्वट्टै नु समाजगा हाड्जी । गिम्जी समाज गा वेयन अटे दायित्व अन्जी ।</p> <p>(२) अजी अधिकार कपेरा स्वतन्त्रता आदरअगन । स्वट्टै नु कानुन अडी ।</p>

अध्यक्ष
धारा २७/२८/२९

नेपाल युवा विकास
समाज केन्द्रिय समिति
दास सम्पर्क ९८५/८६३०५७

अध्यक्ष



२०७२/१८/२६

<p>३) यि अधिकार र स्वतन्त्रताहरु संयुक्त राष्ट्रसंघको सिद्धान्त र उद्देश्यहरु विपरित हुने गरी कुनैपनि हालतमा उपभोग गर्न पाइने छैन ।</p>	<p>(३) टा अधिकार कफेरा स्वतन्त्रता संयुक्त राष्ट्र संघे विजीअगन उपभोग अधिकार अन्यु ।</p>
<p>धारा ३० : कुनै राष्ट्र, वर्ग वा व्यक्तिले यस घोषणापत्रमा उल्लेख गरिएका अधिकार र स्वतन्त्रताहरुलाई कुठाराघात गर्ने उद्देश्यले वा त्यस्तो किसिमको काम गर्न सक्ने गरी वा काम गर्ने गरी यस घोषणापत्रमा उल्लेख गरिएका अधिकार र स्वतन्त्रताहरुलाई व्याख्या गर्न सकिनेछैन ।</p>	<p>धारा-३० नटी नु टा घोषणापत्र हाकडन अधिकार कफेरा स्वतन्त्रता कोलम व्याख्या अन्यु ।</p>

कुसुन्डा भाषा स्रोत व्यक्ती : ज्ञानीमैया सेन कुसुन्डा ।
भाषा संकलन : उदय राज आले-मगर र धनबहादुर कुसुन्डा ।

अध्यक्ष
धन बहादुर कुसुन्डा
नेपाल कुसुन्डा विकास
समाज केन्द्रिय समिती
दा. सम्पर्क ९८५/८६३०५७
अध्यक्ष
२०७२/१८/२६

